

## एन्टिबायोटिक औषधिहरूको बढ़दो दुरूपयोग र समाधानका उपायहरू

डा. ऋषिराम सापकोटा

पशु चिकित्सक, जिल्ला पशु सेवा कार्यालय, दाढ

एन्टिबायोटिकहरू सूक्ष्म किटाणुहरूबाट उत्पादित एक रासायनिक पदार्थ हो । जसले अन्य सूक्ष्म किटाणुहरूलाई मार्ने वा तिनको वृद्धि विकास रोक्ने क्षमता राख्दछ । रोगका घातक कीटाणुहरूविरुद्ध प्रयोग गरिने भए पनि कतिपय एन्टिबायोटिकहरू पशुहरूको शारीरिक वृद्धि विकासको लागि पनि प्रयोग भझरहेको छ । एन्टिबायोटिकको प्रयोग मानिसदेखि लिएर हरेक पशुपक्षीको उपचारमा उत्तिकै प्रयोग हुने गर्दछ ।

एन्टिबायोटिक प्रयोग गर्दा खास विधिहरू अपनाउनुपर्ने हुन्छ । रोगी पशुहरूको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणपश्चात् उपयुक्त काम गर्ने एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । उदाहरणको लागि Gentamicin र Enrofloxacin प्रयोगशालामा E. Coli को विरुद्ध प्रयोग गर्दा E. Coli भेरेको क्षेत्र Enrofloxacin मा बढी देखिएमा यसको प्रयोग गर्नुपर्ने हुन्छ । तर, वर्तमान परिप्रेक्ष्यमा यी प्रक्रियाहरू प्राविधिकरूपमा अव्यावहारिक छन् किनकि हामीसँग यथेष्ट प्रयोगशालाहरू छैनन् । त्यसकारण गर्दा हामीले लक्षणको आधारमा उपचार गर्ने पद्धति अपनाएका छौं । तर, यस्तो पद्धतिमा सधैं सही प्रकारको एन्टिबायोटिक प्रयोग हुँदैन । हाम्रो परिवेशमा १ वा २ दिन कुनै एन्टिबायोटिक प्रयोग गर्ने र त्यसले काम नगरेको जस्तो लाग्यो भने फेरि अर्को एन्टिबायोटिक प्रयोग गर्ने चलन निकै देखिन्छ । एकैपटकमा दुई वा सोभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्ने पनि भेटिन्छन् । कतिपय अवस्थामा रोगको सामान्य निदान नै नगरी एन्टिबायोटिक प्रयोग गरिन्छन् भने प्रायः तल्लो तहका पशु स्वास्थ्यकर्मीहरूले जुनसुकै प्रकारको रोग किन नहोस्, प्राथमिकता एन्टिबायोटिकमा दिएको पाइन्छ ।

यसरी रोगको स्पष्ट निदान नभई जथाभावीरूपमा एन्टिबायोटिकको प्रयोगले भविष्यमा पर्न सक्ने गम्भीर असरबारे भने खासै चासो दिएको पाइदैन । गलत औषधि प्रयोग गर्दा हुने असरबारे जानकारी नभएर र निगरानी राख्ने प्रणाली नभएर यसो भएको हुनसक्छ । धेरैजसो

कीटाणुहरूले आफूलाई हानी गर्ने वस्तु (एन्टिबायोटिक) को लगातार सम्पर्कबाट यसविरुद्ध लड्न सक्ने शक्ति तयार गर्दछन् र कतिपयले यो गुण आफ्ना छिमेकी र सन्तानमा पनि सारिदिन्छन् । चाहिने मात्राभन्दा कम प्रयोग चाहिनेभन्दा कम समय प्रयोग (१ वा २ दिन), गलत एन्टिबायोटिकको प्रयोगले यस्तो शक्ति बढाउन मद्दत गर्दछ । जसले गर्दा भविष्यमा त्यही एन्टिबायोटिकले त्यही जीवाणुविरुद्ध कुनै असर पुर्याउन सक्दैन । यसैलाई एन्टिबायोटिक प्रतिरोधक शक्ति भनिन्छ, जुन गम्भीर चुनौती बन्दैछ । उदाहरणको लागि केही वर्ष अगाडि E.Coli विरुद्ध काम गर्ने एन्टिबायोटिकमध्ये Gentamicin ले ८१=८१% र Enrofloxacin ले ७२=७२% मात्र काम गरेको पाइएको छ (Sapkota Khagendra, The Blue Cross, 2004) ।

शरीरबाट निक्य भएर जाने समय (Withdrawal Period) हुन्छ । यो समयभित्र ती एन्टिबायोटिकहरू दूध मासुमा पाइन्छन्, जुन खान अयोग्य हुन्छ तर हामीकहाँ त्यस्तो दूध वा मासु नखाने चलन प्रायः शून्य छ । हामी सकेसम्म एन्टिबायोटिक प्रयोग गर्दागाईं कुनै पशु राम्रो नभएमा काटेर खान पनि पछि, पर्दैनौं, जुन गम्भीर गल्ती हो । किनकि यसले स्वस्थ मानिसमा एन्टिबायोटिकको प्रयोग गराइदिन्छ र स्वस्थ मानिसमा रहेका कीटाणुले यस विरुद्ध प्रतिरोधक क्षमता विकास गर्दछन् । यसर्थ मानिस र पशुको सोभ्यो सम्बन्धको कारणले गर्दा पशुपक्षीमा आउने कुनै पनि खतरा मानिसको लागि पनि समस्या बन्ने निश्चित छ ।

हाम्रो जिम्मेवारी के हो त ?

विकसित देशहरूमा एन्टिबायोटिकको प्रयोग धेरै हदसम्म कम छ । कतिपय देशहरूमा पशुजन्य खाद्यपदार्थमा एन्टिबायोटिकको अधिकतम मात्रा तोकिदिएको पाइन्छ । जस्तै- युरोपियन युनियन सम्बद्ध राष्ट्रहरूले दूध र मासुमा Gentamicin, Neomycin,

dihydrostreptomycin र Streptomycin को अधिकतम मात्रा ०१-०.५ मि.ग्रा./ प्रति के.जी. तोकेका छन् (ज्वककलययत भत. बि, ज्ञानद्वारा) । यो भन्दा बढी भएमा उपरोक्त पदार्थ खानको लागि अयोग्य हुन्छ । यसरी हामीले पनि कानुनीरूपमै यस्ता मात्रा तोकिनुपर्दछ । त्यस्तै यस क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई आवश्यक तालिमको व्यवस्था हुनुपर्दछ, जसले गर्दा अन्जानमै भइरहेका कमी- कमजोरीहरूले सचिन सकदछन् । विशेषगरेर पशु स्वास्थ्यकर्मीहरूले आफ्नो उपचार पद्धतिमा व्यापक परिवर्तन ल्याउनु जरूरी छ । जस्तै- रोगको पूर्ण निदान भएपछि र आवश्यक भएमा मात्र एन्टिबायोटिक प्रयोग गर्ने, कुनै

एन्टिबायोटिक कम्तीमा पनि तीन दिन प्रयोग गर्ने, सही मात्रा प्रयोग गर्ने र एकैपटकमा दुई वा सोभन्दा बढी एन्टिबायोटिक प्रयोग नगर्ने । वर्तमान परिप्रेक्ष्यमा आयुर्वेदिक औषधितिर बढी ध्यान गएको पाइन्छ । कतिपय रोगहरू विभिन्न जडीबुटीले निको भएका छन् । यसको प्रभाव पनि विस्तारै बढाउनुपर्ने आवश्यकता छ । यदि एन्टिबायोटिक नै प्रयोग गर्नुपर्ने अवस्था छ भने प्रयोगशाला परीक्षणपछि मात्र गर्ने पद्धतिको विकास गर्नुपर्दछ र अन्तमा यसरी एन्टिबायोटिकको प्रयोगपछि तिनीहरूको Withdrawal Period सम्म पशुजन्य पदार्थ (दूध / मासु) खानुहुँदैन ।